



## विषादी अवशेष द्रुत विष्लेषण कार्यविधि, २०७५

**प्रस्तुतवाना:** विषादीको अधिकतम प्रयोग र यसबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई निरुत्साहित गर्ने उद्देश्यले तरकारी, फलफूल लगायतका तत्काल उपभोग गरिने कृपि उपजमा रहने विषादीको मात्रा शिघ्र विष्लेषण गर्न तथा नेपालको संविधान को धारा ४४ मा व्यवस्था भएको मौलिक हक तथा कर्तव्य, खाद्य ऐन २०२३, उपभोक्ता संरक्षण ऐन २०७५ ले गरेको व्यवस्था समेतका आधार र मन्त्रालयको "वातावरण मैत्री गाउँ शहर, जमिन, जल र बायूमा शुन्य जहर" नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न आर्थिक वर्ष २०७५/७६ को स्वीकृत कार्यक्रममा रहेको विषादी अवशेष नियमन प्रयोगशाला स्थापना र सञ्चालन कार्यक्रम कार्यान्वयन गर्न आवश्यक भएकाले मन्त्रिपरिषदबाट स्वीकृत गरी यो कार्यविधि लागू गरिएको छ।

### परिच्छेद-१

#### प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम "विषादी अवशेष द्रुत विष्लेषण कार्यविधि, २०७५" रहेको छ।

(२) यो कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भएको मितिबाट प्रारम्भ हुनेछ।

२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा:-

(क) "प्रदेश" भन्नाले प्रदेश नम्बर तीन सम्झनु पर्छ।

(ख) "प्रदुशित सामाग्री" भन्नाले विषादी अवशेष द्रुत विष्लेषणबाट तोकिएको सिमा भन्दा बढी मात्रामा वा रुकावट प्रतिशत विषादी अवशेष भएको भन्ने सम्झनु पर्छ।

(ग) "प्रयोगशाला" भन्नाले विषादी अवशेष द्रुत विष्लेषण प्रयोगशाला सम्झनु पर्छ।

(घ) "मन्त्रालय" भन्नाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्झनु पर्छ।

(ड) "रुकावट प्रतिशत" भन्नाले विषादीको कारणले मानिस वा जनावरमा हुने ईन्जाईम कोलिनस्ट्रेजको उत्पादन तथा सञ्चालनमा विषादीले गर्दा रोकिने प्रकृया वा रोकिने दरलाई सम्झनु पर्छ।

(घ) "विरुद्ध उपज" भन्नाले बनस्पति जन्य उत्पादन तथा उप उत्पादन जुन उपभोगका लागि योग्य मानिएको भन्ने सम्झनु पर्छ।

(छ) "विषादी" भन्नाले बीउ र विरुद्ध बन्ने भाग, विरुद्ध, रुख, पशुपक्षी, कृषिजन्य पदार्थ, बन तथा बन चैदावर, जनस्वास्थ्य र निर्माण कार्य एवं मौरी तथा च्याउमा हानी पुर्याउने रोग, कीरा, सुलसुले र अन्य हानिकारक बस्तुहरूलाई आकर्षण वा विकर्षण गर्ने पदार्थ (attractant/Repellants), फेरोमेन्स (Pheromons), कीरा, सुलसुले र अन्य हानिकारक बस्तुको बृद्धि नियन्त्रण गर्ने पदार्थ (IGS), बनस्पतिको बृद्धि नियन्त्रण गर्ने पदार्थ (PGR),



**पातपुतिफूल झने पदार्थ (Defoliant), ओसिलोपन कम गर्ने तथा सुकाउने पदार्थ(Desiccant), फलफूलकी संख्या पतल्याउने पदार्थ(Thinning Materials) र समय नपुर्दै फलफूल झने समस्या नियन्त्रण गर्ने उद्देश्यले प्रयोग गरिने पदार्थका अतिरिक्त बालि भित्त्याउनु अघि वा भित्त्याइसकेपछि भण्डारण र ओसार पसार गर्ने कममा कृषि उत्पादनमा पर्न सक्ने हानीलाई नियन्त्रण गर्ने प्रयोग गरिने पदार्थ समेतलाई समझनु पर्छ ।**

- (ज) "विषादी अवशेष" भन्नाले बाली विरुद्धामा विषादी छारिसकेपछि निश्चित समय सम्म सो विषादीको सक्रिय तत्वहरूको बालीमा रहेको मात्रा समझनु पर्छ ।
- (झ) "विषादी अवशेष द्रुत विश्लेषण" भन्नाले उपभोगका लागि तयार भएका ताजा कृषि उपजमा तोकिएको मापदण्ड अनुसारको विषादीले गर्ने असर वा विषादीको मात्रा शिघ्र पता लगाउने कार्य वा विधि समझनु पर्छ ।
- (ञ) "विसर्जन" भन्नाले परिक्षण गर्दा खान अयोग्य देखिएको कृषि जन्य उत्पादन तथा उप उत्पादनको सुरक्षित तबरले नष्ट गरिने कार्यलाई समझनु पर्छ ।

### ३. उद्देश्य: यस कार्यविधिका देहाय बमोजिमका उद्देश्य रहने छन्:-

- (क) उपभोग्य कृषि उपजमा विषादीको अवशेष पता लगाई प्रचलित कानून बमोजिम नियमन गर्ने,
- (ख) विषादी अवशेष विश्लेषण कार्यक्रम सहज रूपमा संचालन गर्ने,
- (ग) सुरक्षित कृषि उपज उपलब्धताको प्रत्याभूत गराउने,
- (घ) खाद्य स्वच्छता र गुणस्तर अभिवृद्धि गर्ने,
- (ङ) आम उपभोक्ताहरूको स्वास्थ्यमा अभिवृद्धि गर्दै समग्र बातावारणको सम्बर्द्धन गर्ने ।

### परिच्छेद - २

#### संस्थागत व्यवस्था

##### ५. सहजीकरण समिति: (१) कार्यक्रम संचालनका लागि सहजीकरण समिति देहाय बमोजिम हुनेछ:-

- |   |             |
|---|-------------|
| (क) प्रदेश सचिव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय                         | -संयोजक     |
| (ख) महाशाखा प्रमुख, मन्त्रालयको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखा | -सदस्य      |
| (ग) प्रमुख, सम्बन्धित कृषि ज्ञान केन्द्र  | -सदस्य      |
| (घ) शाखा प्रमुख, मन्त्रालयको खाद्य प्रविधि शाखा                                   | -सदस्य सचिव |

##### (२) सहजीकरण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

- (क) कार्यक्रमको प्रभावकारी कार्यन्वयनका निमित सरोकारबालाहरू बीच समन्वय गर्ने ।
- (ख) कार्यक्रम संचालनमा कुनै समस्या आइ परेमा समाधान गर्ने ।



६. अनुगमन तथा मूल्याङ्कन: (१) यस कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन मन्त्रालयले गर्नेछ ।

(२) यस कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन आवश्यकता अनुसार कृषि विकास निदेशनालय र कृषि ज्ञान केन्द्रले गर्न सक्नेछन् ।

(३) उपदफा (१) र (२) बमोजिम गरिएको अनुगमन तथा मूल्याङ्कनको प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ ।

### परिच्छेद- ३

#### कार्यक्रम सञ्चालन विधि

७. नमूना संकलन विधि: कृषि उपजहरुको प्रयोगशाला परिक्षण गर्न नमूना संकलन विधि देहाय बमोजिम हुनेछ:-

(क) विषादी परिक्षणको लागि अनुसूची-१ अनुसार नमूना संकलन गर्ने ।

(ख) कृषि उपज परिक्षणको लागि नमूना संकलन गर्दा लट (सबारी साधन/ हास /युप्रो/उत्पादक कृषक/उत्पादन क्षेत्र) बाट सही प्रतिनिधित्व हुने गरी सामग्रीहरु अनुसूची-६ अनुसारको परिमाणमा नमूना लिनु पर्नेछ ।

(ग) परिक्षणको लागि संबन्धित बिक्रेता, ठेकेदार, संकलक, योक बिक्रेता र कृपकले परिक्षणको लागि आवश्यक परिमाणमा नमूना उपलब्ध गराउनु पर्नेछ । सो बापत कुनै मुल्य भुक्तानी गरिने छैन ।

८. प्रयोगशाला: प्रयोगशाला परिक्षण कार्य देहाय बमोजिम हुनेछ,-

(क) परिक्षण कार्य बढि उत्पादन हुने, बढि आयतनमा कारोबार हुने तथा अधिल्ला परिक्षणबाट प्रदुशित नतिजा प्राप्त सामग्रीहरूलाई प्राथामिकता दिएर नमूना संकलन गरिनेछ । संकलित नमूनाहरु जाँच परिक्षणको मापदण्ड अनुसार परिक्षण गरिनेछ ।

(ख) परिक्षणबाट प्राप्त नतिजालाई रजिष्टर, कम्प्युटर तथा फायलमा अभिलेख राखिनेछ ।

(ग) प्रयोगशालाबाट Spectrophotometer मार्फत अर्गानोफस्फेट (Organophosphate) र कार्बमेट (Carbamate) समुहका रासायनिक किटनाशक (Insecticide) विषादी र दुसीनासक (Fungicide) विषादीको आवश्यकता अनुसार परिक्षण गरिनेछ ।

(घ) प्रयोगशालाबाट DTC test kit बाट Dithiocarbamate दुसीनासक विषादी र PY Test Kit बाट Pyrathroids समुहका रासायनिक किटनाशक विषादीको आवश्यकता अनुसार परिक्षण गरिने छ ।

(ङ) प्रयोगशालामा उपदफा ८(ग) र ८(घ) भन्दा भिन्न अन्य विषादी अवशेष द्रुत विश्लेषणको लागि कुनै नयौ प्रविधि उपलब्ध भएमा सहजिकरण समितिको अनुमतिबाट सञ्चालन गर्न सक्नेछ ।



- (ब) उपदफा-८(३) र ८(४) बमोजिम परीक्षण गर्दा अनुसूची-२, अनुसूची-३, र अनुसूची-४ को गुणात्मक खुंडो नेतृत्वे अनुसारको नतिजा प्राप्त भएमा त्यस्ता कृपिजन्य वस्तुलाई तोकिए बमोजिमको हाँगाकै पुरा गरी विसर्जन गर्नु पर्नेछ ।
- (छ) परिक्षणबाट प्राप्त नतिजाको प्रतिवेदन यस मन्त्रालयमा मासिक रूपमा उपलब्ध गराउनु पर्नेछ ।
- (ज) संकलित नमूनाहरुको आवश्यकता अनुसार संरक्षण गरी राख्नु पर्ने अवस्थामा आफ्ने प्रयोगशालामा संरक्षण गरी बढिमा सात दिन सम्म राखिनेछ ।
- (झ) अनुगमनको रूपमा नाकाहरु, संकलन केन्द्र, तरकारी बजार तथा कृषकहरुको खेतबारी घुम्ती परीक्षण संचालन गर्न सकिने छ ।
- (ञ) आवश्यकता अनुसार सचेतना कार्यक्रम सञ्चालन गर्ने ।
- (ट) विपादी अवशेष द्रुत विष्लेषण प्रयोगशालाबाट विपादी विष्लेषण परीक्षण गर्दा अनुसूची-२, अनुसूची-३ र अनुसूची-४ अनुसारको मापदण्ड लागु गरिनेछ ।
- (ठ) विपादी अवशेष द्रुत विष्लेषण प्रयोगशालाबाट विपादी विष्लेषण परीक्षणको नतिजा प्राप्त नहुँदा सम्म नमूना लिइएका कृपि उपजका लटहरुलाई विक्री वितरण गर्नवाट रोक लगाउने व्यवस्था स्थानिय प्रशासनको सहयोगमा गरिनेछ ।
- (ड) कृपि उपजमा परीक्षण गर्दा खान अयोग्य सुचकको नतिजा प्राप्त भएमा विसर्जन गरी प्रदुषित सामग्रीको आपूर्तिकर्तालाई प्रथम पटक मौखिक रूपमा, दोश्रो पटक लिखित रूपमा सचेत गराइनेछ ।
- (ड) उपदफा ७(ड) बमोजिम लिखित रूपमा सचेत गराउँदा समेत अधिक मात्राको विपादी अवशेषयुक्त नतिजा प्राप्त भएमा उक्त कृपि उत्पादनकर्ता वा संकलक वा थोक व्यापारीलाई विक्री वितरण गर्न निषेध गरी अभिलेखमा राखिनेछ ।
- (ण) परिक्षणबाट अनुसूची-२,३ र ४ अनुसारको मापदण्ड बमोजिम विसर्जन गर्नु पर्ने नतिजा प्राप्त भएको प्रदुषित सामग्रीलाई अनुसूची-५ अनुसारको मुचुल्का तयार गरी उपयुक्त स्थानमा विसर्जन गरिनेछ ।

#### परिच्छेद - ४

#### आर्थिक तथा अन्य व्यवस्था

९. प्रयोगशाला पूर्वाधार: प्रयोगशाला स्थापनाको लागि आवश्यक पर्ने मेसिनरी औजार, उपकरण तथा प्रयोगशाला भवन र अन्य पूर्वाधार तथा कार्यक्रम खर्च मन्त्रालयले व्यवस्था गर्नेछ ।

१०. प्रयोगशाला सेवा: प्रयोगशालाबाट परिक्षण सेवा पाँच वर्ष सम्म निःशुल्क उपलब्ध गराइने छ ।



११. संशोधन को कार्यविधि कार्यान्वयनमा कुनै बाधा अद्वचन परेमा मन्त्रालयले संशोधन गर्न सक्नेछ ।

१२. प्रचलित कानून बमोजिम हुने : यस कार्यविधिमा उल्लेख भएका विषयमा यसै कार्यविधि बमोजिम र अन्य विषयका हकमा प्रचलित कानून बमोजिम हुनेछ ।



अनुसंधी-१  
दफा ७ सँग सम्बन्धित  
नमूना लिने हाँचा

विषादि द्रुत विष्लेषण प्रयोगशाला .....  
जाँचको किसिम: नियमत / छडके / अनुगमन  
स्थान / वजारको नाम:  
नमूना नं ..... मिति.....  
नमूनाको नाम: ..... जात:.....  
पसल नं/ दुवानी साधन नं.....  
पसले/ वितरक/ सबारी चालकको नाम:.....  
उत्पादित क्षेत्र:.....  
कृपक/कृषक समुह/संकलन केन्द्रको नाम:.....  
ठेगाना:.....  
संकलित नमूनाको लटको परिमाण.....

.....  
नमूना दिनेको सहि

.....  
नमूना लिनेको सहि



अनुसूची-२

दफा द को उपदफा (ट) सँग सम्बन्धित  
विषादी अवशेष द्रुत विश्लेषण परिक्षण नितिजाको मापदण्ड

१. Inhibition % ३५ प्रतिशत भन्दा कम - उपभोग योग्य हुने ।
२. Inhibition % ३५- ४५ प्रतिशत ४- ५ दिन क्वारेन्टिनमा राखि उपभोग योग्य हुने ।
३. Inhibition% ४५ प्रतिशत भन्दा माथि उपभोगको लागि अयोग्य हुने र उक्त कृपि उपजलाई विसर्जन गर्ने ।



अनुसूची-३

दफा द को उपदफा (ट) सँग सम्बन्धित

PY Test Kit अनुसार परिक्षण गर्दाको नतिजा मापदण्ड

१. परिक्षण गरिएको नमुना Blank नमुनाको रंगसँग दुरुस्त मिल्न गएमा विषादि नभएको (०) ।
२. Blank नमुना भन्दा बढि गाढा निलो रंग (Stronger blue) देखि गाढा बैजनी रंग (Deep purple) आएमा विषादि रहेको तर खान योग्य (+१,+२) ।
३. परिक्षण गरिएको नमुनामा कुनै रंग नदेखिएमा स्वास्थ्यको लागि हानिकारक खानाको लागि अयोग्य (+३) ।



अनुसूची-४

दफा -८ को उपदका (ट) सँग सम्बन्धित

DTC Test Kit अनुसार परिक्षण गदाको नतिजा मापदण्ड

१. परिक्षण गरिएको नमुना Blank नमुना जस्तै कुनै रंग नदेखिएमा परिवर्तन नभएमा विषादि नभएको

।

२. परिक्षण गरिएको नमुनामा Blank नमुनाको तुलनामा गाढा निलो (Stronger blue) देखि गाढा

बैजनी (Deep purple) रंगमा परिवर्तन भएमा DTC विषादी सुरक्षित तहमा रहेको (+१,+२) ।

३. परिक्षण गरिएको नमुना खैरो बैजनी (Grayish purple) देखि हरियो (Green) रंग देखा परेमा विषादी अवशेष हानिकारक मात्रामा रहेको (+३) ।

M.D.X.

1986



अन्तस्त्री-५

दफा ८ को उपदफा (४) सँग सम्बन्धित

मध्यलक्षण

लिखितम् जिल्ला .....गा.वि.स.....बडा नं.....स्थायी/स्थीत बसोबास गर्ने  
वर्ष.....संस्था भएको मिति .....मा  
.....वेचबिखनका लागि .....न को सवारी साधनमा ल्याइ पुर्याइएको/विक्री  
भइरहेकोमा .....मा अवस्थीत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा  
विपादिको अवशेष विश्लेषण गर्ने प्रयोगशालाका कर्मचारी .....ले  
तरकारी/फलफूलको नमूना संकलन गरी विपादि अवशेष विश्लेषण गर्दा ४५ प्रतिशत भन्दा बढी  
इनहीविसन प्रतिशत पाइएकोले विषादी अवशेष द्रुत विश्लेषण कार्यक्रम कार्यविधि, २०७५ को  
अनुसुची-२ मा व्यबस्था भए बमोजिम उपभोगका लागि योग्य नभएको हुँदा यो मुचुल्का खडा गरी  
तपशिल बमोजिमका व्यक्तीहरूको उपस्थीतिमा विसर्जन गरियो ।

तपशिल

१. विसर्जन गरिने कृषि उपजको परिमाण

२. उपस्थित

इति संवत् २०.....साल.....महिना.....रोज.....शब्दम् ।

Ward

*[Signature]*



अनुसंधी-६

गुरुग्राम दफ्का ७ को उपदफ्का (ख) संग सम्बन्धित

Sample quantity of vegetable requirement for laboratory analysis

S.N.	Crop	Sample quantity for one sample			Sample no	Remark
		No		Wt.		
<b>1</b>						
1.1	Cauliflower, Cabbage, Broccoli, Chinese cabbage etc.	2		Head	not less than 250g	One sample for less than 15 quintal and two samples for more than 15 quintal.
1.2	Turnip, Radish etc.	2-6		Root with or without leaf	not less than 250g	One sample for less than 15 quintal and two samples for more than 15 quintal.
<b>2 Fruit crop</b>						
2.1	Brinjal, Sweet pepper	4-6		Fruit	not less than 250g	One sample for less than 15 quintal and two samples for more than 15 quintal.
2.2	Tomato, Okra ,hot pepper, Garden pea	6-20		Fruit	not less than 250g	One sample for less than 15 quintal and two samples for more than 15 quintal.
<b>3 Cucurbits</b>						
3.1	Pumpkin	1-2*		Fruit	not less than 500g	One sample for less than 15 quintal and two samples for more than 15 quintal.
3.2	Squash, Bottle gourd, sponge gourd, Cucumber, Chayote etc.	2-3		Fruit	not less than 500g	One sample for less than 15 quintal and two samples for more than 15 quintal.
3.3	Bitter gourd, Pointed gourd etc.	3-8		Fruit	not less than 250g	One sample for less than 15 quintal and two samples for more than 15 quintal.
<b>4 Leafy vegetable</b>						
4.1	Small: Spinach, Garden cress, Amaranth, Mustard etc.	10-25		Leaves/Shot/W hole plant with or without root	not less than 250g	One sample for less than 15 quintal and two samples for more than 15 quintal.
4.2	Medium to big : Broad Leaf mustard, Curly mustard, garden lettuce, Spring, onion ,Green garlic, Leafy cucurbits	5-6		Leaves/Shot/W hole plant with or without root	not less than 250g	One sample for less than 15 quintal and two samples for more than 15 quintal.
5	beans (yard long bean, Cowpea, broad swan, sword bean etc.)	15-25		Whole pod	not less than 250g	One sample for less than 15 quintal and two samples for more than 15 quintal.
6	Potato, Onion	5-10		Tuber/blub	not less than 250g	
7	garlic, ginger , etc.	5-10		Blub, rhizome	not less than 250g	
8	Drum stick	5-15		Pod	not less than 250g	
9	Others edible crops and vegetables				not less than 250g	